



नेपाल विद्युत प्राधिकरण

'उज्यालो नेपालको संवाहक'

(नेपाल सरकारको स्वामित्व)

प्रधान कार्यालय, दरवारमार्ग, काठमाडौं

विषय: मूल्य अभिवृद्धि कर सम्बन्धी सार्वजनिक सूचना।

आर्थिक ऐन २०८३ ले गरेको कर सम्बन्धी संशोधन तथा नयाँ व्यवस्था बमोजिम विद्युतमा मूल्य अभिवृद्धि कर लागू हुने व्यवस्था भए अनुसार नेपाल विद्युत प्राधिकरण मिति २०८३ साल श्रावण १ गते मूल्य अभिवृद्धि करमा दर्ता भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ।

मूल्य अभिवृद्धि कर ऐनमा भएको व्यवस्था बमोजिम श्री आन्तरिक राजस्व विभागबाट विद्युत सेवामा मूल्य अभिवृद्धि कर असुल गर्ने सम्बन्धी निर्देशिका, २०८३ जारी भएबमोजिम मूल्य अभिवृद्धि करमा दर्ता भएको मितिदेखि नै विद्युतमा कर विजक जारी गर्नुपर्ने कानूनी व्यवस्था रहेकोले नेपाल विद्युत प्राधिकरणले मिति २०८३ साल श्रावण १ गतेदेखि मासिक विद्युत महसुल विजकमा नियमानुसार मूल्य अभिवृद्धि कर समावेश गरी जारी गर्दै आएको व्यहोरा जानकारी गराइन्छ।

प्राधिकरणबाट विद्युत खपतको आधारमा मासिक रुपमा बिलिङ्ग हुने गरेको र २०८३ साल असार महिनामा खपत भएको विद्युतको बिलिङ्ग २०८३ श्रावणमा जारी गर्दा मूल्य अभिवृद्धि कर आकर्षित हुने वा नहुने विषयमा द्विविधा उत्पन्न भएकोले प्राधिकरणको मिति २०८३।०४।०८ को पत्रबाट श्री आन्तरिक राजस्व विभाग तथा श्री ठूला करदाता कार्यालयलाई स्पष्ट पारिदिन अनुरोध भएको थियो। उक्त विषयमा श्री आन्तरिक राजस्व विभागबाट मिति २०८३।०४।११ गतेको सूचनामार्फत २०८३ साल आषाढ ३२ गतेसम्मको विद्युत उपभोग/खपत वापतको बिलिङ्ग २०८३ साल श्रावण वा सो भन्दा पछि भएता पनि २०८३ साल श्रावण १ भन्दा अगाडी उपभोग/खपत भएको विद्युत शक्तिमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची-१ समूह २: आधारभूत आवश्यकताका वस्तुहरूमा विद्युत शक्ति (२७१६.००.००) समावेश भएको हुँदा सो अवधीको त्यस्तो सेवा खपतमा मूल्य अभिवृद्धि कर छुट हुने भएकाले मूल्य अभिवृद्धि कर आकर्षित नहुने गरी सार्वजनिक सूचना जारी भएअनुरूप ग्राहकले भुक्तानी गरिसकेको मूल्य अभिवृद्धि कर रकमलाई अग्रिम भुक्तानी (Advance) कायम गरी आगामी २०८३ साल भाद्र महिनाको बिलमा समायोजन गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

मिति: २०८३ साल श्रावण ११ गते